

ॐ ब्रह्मवस्तुवा

मण्डल बुल्वा ।

मण्डल अर्पण ।

ॐ वज्र भूमि आः हुं । शही योङ्सु दाग्पा वाङ्छयेन् सेर्यगी साशही ।

ॐ वज्र भूमि आः हुं । शही योङ्सु दाग्पा वाङ्छयेन् सेर्यगी साशही ।

ॐ समस्त बुद्धकायको प्रतीक हो । यो शब्द उच्चारण गर्दा वज्र (अपरिवर्तनशील) भूमि सम्झनु होस् । आःवचन चित्तको प्रतीक हो । यो मन्त्र पढ्दा सबै परिशुद्ध भएको भावना गर्दै तलको मौखिक पाठ र निम्न अर्थमा ध्यान गरिनुपर्दछ । मूलाधार परिशुद्ध भएको महाप्रभावशाली सुवर्ण भूमिलाई वज्र रेखाको परिधि लगाई,

ॐ वज्र रेखे आः हुं । छयी चागरी खोर्युग् गी कोरवी उइसु हुं ।

ॐ वज्र रेखे आः हुं । छयी चागरी खोर्युग् गी कोरवी उइसु हुं ।

यसको बाहिरबाट फलामको पर्खालले घेरेको बीचमा हुं: संझिनु (यो हुं अपरिवर्तनीय पर्वत राजा सुमेरुको प्रतीक हो ।)

रिइ ग्याल्पो रिराब् । श्यार लुफाग्पो । ल्हो जाम्बुलिङ् । नुब् बालाङ् च्यो ।

रिइ ग्याल्पो रिराब् । श्यार लुफाग्पो । ल्हो जाम्बुलिङ् । नुब् बालाङ् च्यो ।

बीचमा राजा सुमेरु, पूर्वमा विदेह, दक्षिणमा जम्बुद्वीप, पश्चिममा अपरगोदनीय,

ज्याङ् डामिन्व्येन् । लुइदाङ् लुफाग् । डयाब् दाङ् डयाब् शहेन् ।

ज्याङ् डामिन्व्येन् । लुइदाङ् लुफाग् । डयाब् दाङ् डयाब् शहेन् ।

उत्तरमा कुरु, देह र विदेह, चमर र अपर चमर,

शही योङ्सु दाग्पा वाङ्छयेन् सेर्यगी साशही ।

योदेन्दाङ् लाम्छयोगडो । डामिनेन्दाङ् डामिनेनयी दा । रिन्पोछ्येइ रिबो ।

शाठ र उत्तरपन्थ/उत्तरमन्त्रिण, कुरु र कौरव, रत्नपर्वत,

दसवा'बसवा'श्री'पैद'। रदे'द'रदे'र'वा' ब'ङ्गे'वा'प'रि'र'र'र'वा' र'पे'र'र'र'र'र'र'र'के'।
पागसाम्गयी शियङ् । दोज्योइ बा । मामोपी लोतोग् । खोर्लो रिन्पोछ्ये ।

कल्प वृक्ष, कामधेनु गाई, निवार अन्न, (खनजोत नगरेको) चक्र रत्न,

र'र'र'र'र'र'र'के'। र'र'र'र'र'र'र'के'। र'र'र'र'र'र'र'के'। र'र'र'र'र'र'र'के'।
नोर्बु रिन्पोछ्ये । चुन्मो रिन्पोछ्ये । लोन्पो रिन्पोछ्ये । लाङ्पो रिन्पोछ्ये ।

मणि रत्न, स्त्रीरत्न, मन्त्री रत्न, हस्ति रत्न,

र'र'र'र'र'र'र'के'। द'स'वा'द'पे'र'र'र'र'के'। र'प'र'र'के'र'र'र'र'र'र'वा'। र'प'र'र'र'वा'।
ताछ्योग् रिन्पोछ्ये । माग्पोन् रिन्पोछ्ये । तेर् छ्येन्पोइ बुम्पा । गेग्पामा ।

अश्व रत्न, सेनापति रत्न, महानिधिको कलश, लास्यादेवी (सुन्दरी रूपवती पूजनदेवी,)

र'प'र'र'वा'। र'प'र'वा'। र'प'र'वा'। र'प'र'र'वा'। र'प'र'र'र'वा'। र'प'र'र'r'वा'।
ठेड्वामा । लुमा । गार्मा । मेटोग्मा । दुग्पोमा । नाङ्साल्मा ।

माल्या (माला चढाउने देवी,) गीतिका (गीत गाउने पूजनदेवी,) नर्तकी (नाच्ने पूजनदेवी,)

पुष्पे (फूल चढाउने पूजनदेवी,) धूप (धूप चढाउने पूजनदेवी,) आलोके (बत्ती चढाउने पूजनदेवी,)

र'र'र'र'वा'। र'र'वा'। र'र'वा'। र'र'र'र'र'र'र'वा'। र'र'r'र'r'र'r'र'r'वा'।
र'र'र'र'।

डिछ्याब्मा । निमा । दावा । रिन्पोछ्येइ दुग् । छ्योग्ले नाम्पार् ग्याल्वी ग्याल्छेन् ।

गन्धे (सुगन्धित जल चढाउने पूजनदेवी,) सूर्य, चन्द्रमा, रत्नमणिको छत्र, दिग्विजयका ध्वजाहरु

ལྷ་དང་མིའི་དཔལ་འབྱོར་སྐྱེས་སྐྱེས་ཆོག་པ་མ་ཚང་བ་མེད་པ་འདི་ཉིད་རྩ་བ་དང་བརྒྱུད་པར་བཅས་
པའི་དཔལ་ལྷན་སྐྱེས་པ་རྣམས་དང་ཡི་དམ་དགྲིལ་འཁོར་གྱི་ལྷ་ཆོག་པ་སངས་རྒྱལ་དང་བྱང་
ལྷ་སེམས་དཔའི་ཆོག་པ་དང་བཅས་པ་རྣམས་ལ་དབུལ་བར་བསྐྱོད།

लहादाङ् मिड् पाल्ज्योर् फुन्सुम् छोग्पा माछाड्वा मेपा दिगी चावादाङ् ग्युपार् च्येपी
पाल्देन् लामा दाम्पा नाम्दाङ् यिदाम् क्विल्खोर्ग्यी ल्हाछोग् साङ्ग्ये दाङ् ज्यङ्छ्युब्
सेम्पाङ् छोग्दाङ् च्येपा नाम्ला बुल्वार् गियहो ।

देवता तथा मनुष्यको भएभरका सम्पत्ति, कुनै अपूरो नभएको यी सम्पत्तिहरु मूल तथा वंशज
सहितको श्रीमान् सन्त गुरुहरु र इष्टदेव मण्डलमा भएको, देवगण, बुद्ध र बोधिसत्व लगायतको
महासंघ समेतलाई चढाउँदछु ।

ལྷ་སྐྱེས་ལྷོ་བའི་དོན་དུ་བཞེས་སྐྱེས་པ་སོལ། བཞེས་ནས་བྱིན་གྱིས་བརྒྱབ་ཏུ་གསོལ།
थुग्ज्ये डोवी दोन्दु शहेसुसोल् । शहेने ज्यिन्ग्यी लाव्तुसोल् ।

करुणाले प्राणीहरुको लागि ग्रहण गरिदिनुहोस् । ग्रहण गरी अधिष्ठान दिनुहोस् ।

ས་གཞི་སྤོས་རྒྱལ་ལྷོ་བའི་མེ་ཏོག་བཀྲམ། རི་བ་སྤྱིང་བཞི་ཉི་ལྷས་བརྒྱབ་པ་འདི།
साशही प्योछ्यु ज्युग्शियङ् मेटोग्टाम् । रिराब् लिङ्शही त्रिदे ग्येन्पादी ।

भूमिमा सुगन्धित जल छरेर फूलले सजाई, सुमेरु पर्वत, चारद्वीप, चन्द्र सूर्यले अलंकृत पारेको यो,

སངས་རྒྱལ་ཞིང་དུ་དམིགས་ཏེ་ཕུལ་བ་ཡིས། འབྲོ་ཀུན་རྣམ་དག་ཞིང་ལ་སྤྱོད་པར་འཁོག།
साङ्ग्ये शहीडदु मिग्ते फुल्वा यि । डोकुन् नाम्दाग् शहीड्ला च्योपार्शयोग् ।

बुद्ध भुवनमा अवलम्बन गरी अर्पण गरेकोले, सम्पूर्ण प्राणीले शुद्ध भुवनको उपयोग गर्न पाऊन् ।

ཨོཾ་ཧྲི་ཤུ་རྩ་ལྷོ་མཁའ་ལྷོ་མེ་ལྷོ་སྐྱེས་སྐྱེས་སྐྱེས་པ་ལ་ཞུ་རྩེ།
यिदम् गुरु रत्न मण्डल पुजा मेघा समुद्र स्फरण समय आ हूँ ।

